



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण



आर्थिक बर्ष २०८०/०८१ को तेश्रो त्रैमासिक विवरण (माघ, फाल्गुन र चैत्र महिनामा)
सम्पादित मुख्य-मुख्य क्रियाकलापहरुको विवरण



नेपाल सरकार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
जिल्ला समन्वय समितिको कार्यालय
मोरङ, विराटनगर



स्वतः प्रकाशन (Proactive Disclosure)

नेपालको संविधानको धारा २७ मा रहेको सार्वजनिक निकायमा रहेको सूचना माग्ने र पाउने नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण प्रत्येक ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शीर्षक/विषयक्षेत्र तोकिएका छन् । सूचनाको हकसम्बन्धी कानूनको मूल ध्येय नै नागरिकको सुसूचित हुने हक प्रत्याभूत र अभिवृद्धि गर्नु रहेको छ । तदनुसार आफ्नो निकायको पारदर्शिता, जवाफदेहिता, विश्वसनियता, जनसहभागिताको लागि नियमित रूपमा क्रियाकलापहरूको विवरण प्रकाशित (Proactive Disclosure) गर्ने क्रममा जिल्ला समन्वय समितिको कार्यालय, मोरङ्गले आ.व. २०८०/०८१ को तेश्रो त्रैमासिक (माघ, फाल्गुन र चैत्र महिनामा) सम्पादित क्रियाकलापहरूको मुख्य-मुख्य विवरण प्रस्तुत गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय, मोरङ्ग
२०८१ साल वैशाख ०५ गते



विषयसूची

१. जिल्ला समन्वय समिति, मोरङको स्वरूप र प्रकृति
२. जिल्ला समन्वय समिति, मोरङको काम, कर्तव्य र अधिकार
३. जिल्ला समन्वय समिति, मोरङमा रहने कर्मचारी संख्या (दरबन्दी संरचना) र कार्य विवरण
४. जिल्ला समन्वय समिति, मोरङबाट प्रदान गरिने सेवा
५. सेवा प्रदान गर्ने शाखा, जिम्मेवार अधिकारी र सम्बन्धित शाखा प्रमुख
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि
७. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी
९. सम्पादित मुख्य मुख्य क्रियाकलापहरूको विवरण
१०. सूचना अधिकारी र प्रमुखको नाम, पद र सम्पर्क नम्बर
११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची
१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण
१३. तोकिए बमोजिमका अन्य विवरण
१४. अधिल्लो आ.ब.मा सञ्चालित कार्यक्रमहरू
१५. जिल्ला समन्वय समिति, मोरङको वेबसाइट, ईमेल ठेगाना तथा सामाजिक सञ्जाल
१६. वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण
१७. जिल्ला समन्वय समिति, मोरङले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन
१८. जिल्ला समन्वय समिति, मोरङले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली
१९. जिल्ला समन्वय समिति, मोरङमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय
२०. जिल्ला समन्वय समिति, मोरङका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण
अनुसूची- १: जिल्ला समन्वय समिति, मोरङका पदाधिकारीहरूको सम्पर्क नम्बर सहितको विवरण
अनुसूची- २ जिल्ला समन्वय समिति, मोरङबाट सम्पादित क्रियाकलापका केही झलकहरू

जिल्ला समन्वय समितिको कार्यालय, मोरङ विराटनगर

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशित विवरण
आ.ब. २०८०/०८१ (२०८० माघ, फाल्गुन र चैत्र)

१. जिल्ला समन्वय समिति, मोरङको स्वरूप र प्रकृति

जिल्ला समन्वय समितिको कार्यालय निर्वाचित जनप्रतिनिधिहरूले नेतृत्व गर्ने कार्यालय हो। जिल्ला समन्वय समितिका जिल्ला सभाका सदस्यहरूले निर्वाचित गरेका ६-९ जनाको संख्यामा पदाधिकारीहरू रहने व्यवस्था छ। जिल्ला भित्रका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू जिल्ला सभाका सदस्य रहन्छन्। जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम जिल्ला समन्वय समितिले गर्ने संवैधानिक व्यवस्था रहेको छ। मोरङ जिल्लाको समन्वय समितिमा प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी रहनु भएको छ।

मोरङ जिल्ला समन्वय समितिको बैठक प्रत्येक महिना कम्तिमा १ पटक नियमित रूपमा बस्ने गरेको छ भने आवश्यकता अनुसार बैठक बस्ने गरेको छ। संघीय सरकारबाट प्राप्त निर्देशन र जिल्ला समन्वय समितिले गर्ने निर्णयहरूको कार्यान्वयन तथा दैनिक प्रशासन संचालनको लागि जिल्ला समन्वय अधिकारी (रा.प.द्वितीय.श्रेणी) को नेतृत्वमा निजामती, सेवा करार तथा विविध सेवाका कर्मचारीहरू कार्यरत रहेका छन्। नेपालको संविधानले धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९२ मा जिल्ला समन्वय समितिले गर्ने कार्यको कानूनी व्यवस्था रहेको छ।

२. जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार

देहाय बमोजिमका कार्यहरू यसको कार्यक्षेत्र भित्र पर्दछन्।

(क) संवैधानिक व्यवस्था

नेपालको संविधानको धारा २२० अनुसारका कार्यहरू:-

- जिल्ला भित्रका नगरपालिका र गाउँपालिकाबीच समन्वय गर्ने,
- विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने र सोको अनुगमन गर्ने,



- जिल्लामा रहने संघीय र प्रदेश कार्यालय र स्थानीय तहहरूबीच समन्वय गर्ने,
- संघीय तथा प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने ।

(ख) कानूनी व्यवस्था

स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम जिल्ला समन्वय समितिले गर्नुपर्ने कार्यहरू निम्नानुसार रहेका छन्:-

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९२ मा जिल्ला सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने उल्लेख रहेको छ।

- (क) जिल्लाभित्रका गाउँपालिका वा नगरपालिकाको विकास निर्माणका विषय पहिचान गर्न तथा व्यवस्थापन गर्न आवश्यक समन्वय गर्ने,
- (ख) जिल्लाभित्र सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित विकास निर्माण सम्बन्धि कार्यक्रमको विवरण तयार गरी त्यस्ता कार्यक्रमको प्रभावकारिता तथा व्यवस्थापनका विभिन्न चरणमा अनुगमन गर्ने, त्यस्ता कार्यक्रमको प्रतिफलका सम्बन्धमा क्षेत्र वा समुदायगत विषय क्षेत्रगत र पर्यावरणीय सन्तुलन कायम गर्न आवश्यक सुझाव वा मार्गदर्शन दिने र त्यसरी दिएका सुझाव वा मार्गदर्शनलाई सार्वजनिक गर्ने,
- (ग) जिल्लाभित्रका गाउँपालिका तथा नगरपालिकाको क्षमता विकासको लागि प्रदेश तथा संघसँग समन्वय गर्ने,
- (घ) जिल्लामा रहने सङ्घीय वा प्रदेश सरकारी कार्यालय र गाउँपालिका तथा नगरपालिकाबीच समन्वय गर्ने,
- (ङ) जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच कुनै विवाद उत्पन्न भएमा सोको समाधानका लागि समन्वय तथा सहजीकरण गर्ने,
- (च) जिल्लाभित्रका प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सम्बन्धी योजना र कार्यको समन्वय गर्ने,
- (छ) जिल्लाभित्रका विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न गैरसरकारी सङ्घ, संस्था तथा निजी क्षेत्रसंग समन्वय गर्ने,
- (ज) जिल्लाभित्रका विकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन भए नभएको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा अनुगमन गरी विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्नको लागि मन्त्रालय, स्थानीय तहसम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालय तथा आवश्यकता अनुसार सम्बन्धित गाउँपालिका तथा नगरपालिकालाई समेत सुझाव दिने,
- (झ) आफ्नो काम कारवाहीको सम्बन्धमा मन्त्रालय र स्थानीय तह सम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालयलाई प्रत्येक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र प्रतिवेदन दिने,
- (ञ) जिल्लाभित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउनको लागि वर्षको कम्तिमा एक पटक वार्षिक समिक्षाको कार्यक्रम आयोजना गरी सो जिल्लाबाट संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद सदस्यलाई आमन्त्रण गरी सुझाव लिने ।



जिल्ला सभा ऐन, २०७५ को दफा ३ बमोजिम काम, कर्तव्य अधिकार देहाय बमोजिम रहेको छः-

जिल्ला सभाको काम, कर्तव्य र अधिकार: नेपालको संविधानको धारा २२० उपधारा (७) का अतिरिक्त जिल्ला सभाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क. विकास कार्यमा समन्वय

(१) जिल्लाको समग्र विकाससम्बन्धी जिल्लास्तरीय नीति र मापदण्ड तर्जुमा गरी गाउँ/नगरपालिका मार्फत् कार्यान्वयन गर्न सहजीकरण गर्ने,

(२) जिल्लाको गौरव तथा दुई वा सोभन्दा बढी गाउँपालिका तथा नगरपालिकाबीचका रणनीतिक महत्त्वका आर्थिक, सामाजिक, पर्यटन, तथा बातावरणीय सुधार र सुशासन क्षेत्रका आयोजना एवम् परियोजनाहरूको पहिचान गर्ने, लगानीको रणनीतिक योजना तर्जुम गर्ने र नेपाल सरकार, प्रदेश सरकार र गाउँपालिका र नगरपालिका गैर सरकारी संघ संस्था तथा निजी क्षेत्रबीच समन्वय गर्ने,

(३) जिल्लाभित्रका दुई वा सोभन्दा बढी गाउँपालिका तथा नगरपालिकाबीचका रणनीतिक महत्त्वका आयोजना तथा परियोजनाको पहिचान गरी सोको कार्यान्वयनमा सहजीकरण तथा समन्वय गर्ने,

(४) संघीय वा प्रदेश सरकारी कार्यालय र गाउँपालिका तथा नगरपालिकाबीच तथा जिल्लामा कार्यरत गैर सरकारी एवम् सामुदायिक संघसंस्था, जिल्लास्तरीय सञ्जालहरूबीच एकिकृत योजना प्रकृया, साझा कार्यप्रणाली तथा प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक समन्वय गर्ने,

(५) जिल्लाभित्रको प्राकृतिक श्रोत साधनको दिगो उपयोग, वातावरणीय तथा पर्यावरणीय प्रभाव मूल्यांकन, प्रकोप तथा विपद् व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान गर्ने र अन्तर गाउँपालिका नगरपालिकाबीचका त्यस्ता योजना र कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन गर्न समन्वय गर्ने,

(६) जिल्लाभित्रको विकास तथा निर्माणसम्बन्धी कार्यमा स्थलगत समुदायगत, विषयगत क्षेत्रगत र पर्यावरणीय सन्तुलन तथा प्रतिफल प्राप्त भए नभएको सम्बन्धमा अध्ययन, अनुसन्धान एवम् अनुगमन गरी विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्नको लागि नेपाल सरकार, प्रदेश सरकार र गाउँपालिका तथा नगरपालिका र सरोकारवाला निकायहरूलाई सुझाव दिने,

(७) जिल्लाको समग्र विकासका लागि विभिन्न विषयमा सरोकारवालाहरूसँग समन्वय गर्ने,



(८) जिल्ला भित्रका विकास तथा निर्माण कार्यमा सन्तुलन कायम गर्ने र अनुगमनबाट प्राप्त निष्कर्षका बारेमा सम्बन्धित कार्यालयमा लेखी पठाउने,

(९) जिल्लाभित्र सञ्चालित संघीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने,

(१०) जिल्लास्तरीय अन्तर गाउँपालिका तथा नगरपालिका खेलकूद प्रतियोगिता, कला, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनीको आयोजना गरी उत्तम अभ्यासको प्रवर्द्धन तथा अन्तर गाउँपालिका तथा नगरपालिकाबीच विकासमा सकारात्मक ढंगले प्रोत्साहित गर्ने,

(११) आफ्नो काम कारवाहीको सम्बन्धमा मन्त्रालय र स्थानीय तहसम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालयलाई प्रत्येक आर्थिक वर्ष समाप्त भएको पैतालीस दिन भित्र प्रतिवेदन पेश गर्ने ।

ख. अनुगमन कार्य

(१) विद्युतीय प्रणालीमा जिल्ला अनुगमन विश्लेषण प्रणालीको स्थापना संचालन गर्ने,

(२) जिल्लाभित्रका नेपाल सरकार तथा प्रदेश सरकारका विषयगत कार्यालयहरूबाट भइरहेका चालू योजना र कार्यक्रमहरू गाउँपालिका तथा नगरपालिकासँगको समन्वयमा भए नभएको, दिगो विकास लक्ष्य प्राप्तिसमा योगदान भए/नभएको तथा सेवाको गुणस्तर, परिणाम र समय कायम भए/नभएको विषयमा अनुगमन गरी नेपाल सरकार तथा प्रदेश सरकारमा सुझाव तथा प्रतिवेदन पेश गर्ने,

(३) गाउँपालिका र नगरपालिकाको देहायको विषयमा अनुगमन तथा कार्यसम्पादन मापन गरी आवश्यक परिपालना गर्न सुझाव दिने:-

(क) गाउँपालिका र नगरपालिकाबाट संवैधानिक तथा कानूनी परिपालनाको विषय,

(ख) वित्तीय व्यवस्थापन तथा प्रभावकारिताको विषय,

(ग) सुशासन प्रवर्द्धनको विषय,

(घ) पदाधिकारीबीचको सुमधुर अन्तरसम्बन्धको विषय ।

(४) कानूनबमोजिम गाउँसभा, नगरसभा संचालन भए/नभएको अध्ययन गर्ने र नभएको भए तत्काल कानून बमोजिम गर्न सुझाव दिने,



(५) जिल्लाभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघसंस्था, विषयगत, क्षेत्रगत सञ्चालबाट सञ्चालन भइरहेको चालू योजना र कार्यक्रमहरूमा स्थानगत, विषयगत क्षेत्रगत लगायतको सन्तुलन भए/नभएको तथा कार्यक्रमको प्रभावकारिता र व्यवस्थापनका विभिन्न चरणमा अनुगमन गरी आवश्यक सुझाव दिने ।

ग. सूचना, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन कार्य

(१) जिल्ला सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन गर्ने

(२) नवीनतम् सूचना प्रविधिको प्रयोग गरी जिल्ला तहको जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैंगिक सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्यांक सङ्कलन र प्रशोधन गरी नवीनतम् प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा अद्यावधिक गर्ने र जिल्ला पार्श्वचित्र, जिल्लाको श्रोत नक्सा, भौगोलिक सूचना प्रणालीको अद्यावधिक गरी अभिलेख राख्ने,

३) जिल्लाभरिको सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको तथ्याङ्क संकलन गरी अद्यावधिक अभिलेख राख्ने,

(४) जिल्लाभिन्न सम्पन्न भएका तथा सञ्चालित चालू विकास आयोजना तथा परियोजनाको लगत राख्ने,

(५) जिल्लाभिन्नका गाउँपालिका तथा नगरपालिकाले तर्जुमा गरेका कानूनहरूको अभिलेखीकरण गर्ने,

(६) जिल्लास्तरीय अन्य आवश्यक तथ्यांक तथा सूचनाको संकलन तथा अभिलेखन गर्ने ।

घ. क्षमता विकास कार्य

(१) गाउँपालिका तथा नगरपालिकाको आवश्यकता माग बमोजिमका विषयगत क्षेत्रमा क्षमता विकास योजना तर्जुमा गरी त्यस्तो कार्यमा सहयोग र समन्वय गर्ने,

(२) जिल्लाभिन्नका गाउँपालिका तथा नगरपालिकाको क्षमता विकासको लागि प्रदेश तथा संघसँग समन्वय गर्ने,

(३) गाउँपालिका तथा नगरपालिकामा दिगो विकासका लक्ष्यसँग सम्बन्धित सूचना, शिक्षा र क्षमता विकास गतिविधि संचालन गर्न आवश्यक कार्य गर्ने,

(४) जिल्लाको विशिष्टता अनुसार गाउँपालिका तथा नगरपालिकाबाट अभियानात्मक विकास गतिविधि सञ्चालन गर्न आवश्यक ज्ञान, सीप अभिवृद्धि कार्यक्रम संचालन गर्न आवश्यक कार्य गर्ने,



(५) राजस्वका क्षेत्र पहिचान तथा सम्भाव्यता अध्ययन गरी श्रोतको उच्चतम परिचालनका लागि गाउँपालिका नगरपालिकालाई तालिम, अभिमुखीकरण प्रदान गर्ने एवम् आवश्यक सहयोग गर्ने,

(६) जिल्लास्तरीय विभिन्न सञ्जालहरूको संस्थागत क्षमता विकास सम्बन्धी कार्य गर्ने ।

ड. व्यवस्थापन कार्य

जिल्लाभित्रका दुई वा सोभन्दा बढी गाउँपालिका तथा नगरपालिकाले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, श्रोत साधनको अधिकतम उपयोग क प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न देहायका कार्यहरू जिल्ला सभामार्फत् साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापनमा गर्न सक्नेछ :-

(क) जिल्लास्तरीय यातायातको सञ्चालन तथा व्यवस्थापन नीति तथा मापदण्ड तर्जुमा र अनुगमन,

(ख) आधारभूत तथा माध्यमिक तहको प्राविधिक शिक्षाको सञ्चालन, प्रवर्द्धन र विकास,

(ग) फोहोरमैला विसर्जन स्थल वा प्रशोधन प्रणालीको विकास र सञ्चालन,

(घ) बृहत पूर्वाधार निर्माण, ठूलो मेसिन तथा औजार खरिद र व्यवस्थापन,

(ङ) बस्ती विकास तथा भू-उपयोग योजना,

(च) पर्यटन, प्रविधि तथा संस्कृतिको प्रवर्द्धन र विकास,

(छ) दमकल तथा एम्बुलेन्स सेवाको सञ्चालन,

(ज) असल अभ्यास र अनुभवको आदान प्रदान ।

च. प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सम्बन्धी कार्य

(१) आफ्नो जिल्लाभित्र कुनै प्राकृतिक प्रकोप, दुर्घटना वा कुनै विपद् देखा परेमा प्रकोप तथा विपद् व्यवस्थापनमा जिल्लाभरिका सबै गाउँ/नगरपालिकाबीच समन्वय गरी एकीकृत ढंगले कार्यक्रम संचालन गर्न पहल गर्ने,

(२) विपद् तथा प्रकोप व्यवस्थापनमा जिल्लाभरिका सबै निकायहरूबीच उद्धार र राहत कार्य प्रभावकारी बनाउन समन्वय गर्ने,



(३) विपद् तथा प्रकोप व्यवस्थापनमा प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय र सहकार्य गर्ने ।

छ. भाषा, कला, र संस्कृति संरक्षण तथा प्रवर्द्धन सम्बन्धी कार्य

(१) जिल्लाभिन्न प्रचलनमा रहेको भाषा कला र संस्कृतिको खोज, अध्ययन तथा अनुसन्धान गर्न स्थानीय सरकार तथा प्रदेश सरकारबीच समन्वय गर्ने,

(२) जिल्लाको भाषा, कला र संस्कृति संरक्षणसम्बन्धी कार्य गर्ने,

(३) जिल्लाभिन्नका गैरसरकारी संस्था, दातृनिकाय, गुठी आदि सँगको समन्वयमा जिल्लाको भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्ने ।

४. जिल्ला सभाको अन्य कार्य

जिल्ला सभाले आफ्नो जिल्लामा भएका पूर्वाधार विकास तथा सेवा प्रवाहका सम्बन्धमा अनियमित ढंगले काम गरेको पाइएमा सम्बन्धित निकायलाई आवश्यक कारबाहीको लागि सिफारिस गर्न सक्नेछ र त्यस्तो निकायले यसरी सिफारिस भई आएको विषयमा तत्काल जाँचबुझ गरी आवश्यक कारबाही अगाडि बढाउनु पर्नेछ र सो को जानकारी सम्बन्धित जिल्ला समन्वय समितिलाई दिनु पर्नेछ ।

५. अर्थ सम्बन्धी कार्य

जिल्ला सभाले आर्थिक कार्य सम्पादन गर्ने विषय प्रचलित कानून बमोजिम हुनेछ ।

६. जिल्ला सभाले गर्ने कामसम्बन्धी व्यवस्था

नेपालको संविधान र यो ऐन बमोजिम जिल्ला सभाले सम्पादन गर्नुपर्ने सम्पूर्ण कार्य जिल्ला समन्वय समितिले गर्नेछ ।



१.	रा.प.द्वितीय (प्र/सा.प्र)	१	पदपूर्ति		
व्यवस्थापन शाखा					
२.	शाखा अधिकृत, रा.प.तृतीय (प्र/सा.प्र)	१	पदपूर्ति		
३.	ना.सु.,रा.प.अनं.प्रथम, (प्र/सा.प्र)	१	पदपूर्ति		
४.	ले.पा.,रा.प.अनं.प्रथम(प्र/लेखा)	१	पदपूर्ति		
५.	खरिदार, रा.प.अनं. द्वितीय (प्र/सा.प्र)	१	पदपूर्ति		
अनुगमन तथा मूल्याङ्कन शाखा					
६.	ईन्जिनियर, रा.प.तृतीय (ईन्जि/सिभिल)	१	पदपूर्ति		
७.	सब-ईन्जिनियर,रा.प.अनं.प्रथम (ईन्जि/सिभिल)	१	पदपूर्ति		
करार					
८.	निजी सचिव, ना.सु.रा.प.अनं. प्रथम वा सो सरह	१	पदपूर्ति		
९.	ह.स.चा.(श्रेणीविहिन)	२	पदपूर्ति		
१०.	कार्यालयसहयोगि (श्रेणीविहिन)	३	पदपूर्ति		
११.	स्वीपर (विवध सेवा)	१	कार्यरत		
१२.	माली (विविध सेवा)	१	कार्यरत		
जम्मा		१५	१५	०	



हाल कार्यरत कर्मचारीहरूको विवरण

स्थायी तर्फ

क्र.स	कर्मचारीको नाम	पद	कैफियत
१	पुरुषोत्तम घिमिरे	उप-सचिव	जिल्ला समन्वय अधिकारी
२	गिरिराज भट्टराई	शाखा अधिकृत	प्रमुख, प्रशासन शाखा
३	सुवाश राई	ईन्जिनियर	प्रमुख, अनुगमन तथा मूल्याङ्कन शाखा
४	चन्द्रकला खनाल	नायब सुब्बा	सूचना अधिकारी
५.	रमेशचन्द्र दाहाल	लेखापाल	आर्थिक प्रशासन शाखा
६.	प्रियंका प्रधान	सव-ईन्जिनियर	अनुगमन तथा मूल्याङ्कन शाखा
७.	यादवदेवी सुवेदी	खरिदार	प्रशासन शाखा

सेवा करार तर्फ

क्र.स	कर्मचारिको नाम	पद	कैफियत
१	सुजन पोखरेल	निजी सचिव	
२	दुर्गा बहादुर सिंखडा	ह.स.चा.	
३	सुजन चापागाँई	ह.स.चा.	
४	हरि बहादुर खत्री	का.स	
५	सुरेन्द्र कुमार साह	का.स.	
६	कमल भण्डारी	का.स.	
७	दिलिप मरिक्	स्वीपर	विविध सेवा
८	प्रकाश मण्डल	माली	विविध सेवा



४. जिल्ला समन्वय समितिको कार्यालयबाट प्रदान गरिने सेवा:

- बुँदा नं २ मा उल्लेख भए बमोजिम र सो संग सम्बन्धित सबै प्रकारका सेवाहरू,
- विभिन्न निकायहरूबीच समन्वय र अनुगमन सम्बन्धी कार्यहरू,
- कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन व्यवस्थापन तथा कार्यान्वयन सम्बन्धी कार्यहरू,
- विभिन्न सरकारी तथा गैह्रसरकारी संघ/संस्था (NGO) हरूको व्यवस्थापन सम्बन्धी कार्यहरू,
- स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम स्वीकृतिको लागि समन्वय गर्ने,
- विभिन्न संघ, संस्था र कार्यालयहरूलाई आवश्यकता बमोजिम सिफारिस उपलब्ध गराउने,
- संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूबीच आवश्यकता बमोजिम समन्वयात्मक भूमिकाका कार्यहरू,
- जि.स.स. मौज्जात कोष संचालन र कार्यक्रम व्यवस्थापन सम्बन्धी कार्यहरू लगायत ।

५. सेवा प्रदान गर्ने जिम्मेवार शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

क्र.स	शाखा	शाखा प्रमुखको नाम	पद
१	व्यवस्थापन/प्रशासन	पुरुषोत्तम घिमिरे	उप-सचिव
२	व्यवस्थापन/प्रशासन	गिरिराज भट्टराई	शाखा अधिकृत
३	अनुगमन तथा मूल्याङ्कन	सुवाश राई	ईन्जिनियर
४	जिन्सी	चन्द्रकला खनाल	नायब सुब्बा
५.	आर्थिक प्रशासन	रमेशचन्द्र दाहाल	लेखापाल
६.	अनुगमन तथा मूल्याङ्कन	प्रियंका प्रधान	सब-ईन्जिनियर
७.	व्यवस्थापन/प्रशासन	यादवदेवी सुवेदी	खरिदार

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

जिल्ला समन्वय समितिबाट प्रदान गरिने सेवाहरू निःशुल्क रूपमा र यथाशक्य छोटो समयमा प्रदान गरिदै आईएको छ ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

- शाखासंग सम्बन्धित नियमित कामहरू शाखा प्रमुखबाट निर्णय हुने,
- विशेष निर्णय तथा कार्यालय प्रमुखबाटै हुनुपर्ने भनी तोकिएको कामहरू कार्यालय प्रमुखबाट निर्णय हुने,
- नीतिगत तथा व्यवस्थापन सम्बन्धी कार्यहरू जिल्ला समन्वय समिति प्रमुखबाट हुने,
- नीतिगत विषयका निर्णयहरू जिल्ला समन्वय समितिबाट हुने,
- नीतिगत निर्णयहरू, कार्यक्रम तथा बजेट स्वीकृत जिल्लासभाबाट हुने,

८) निर्णय उपर उजुरी सुन्ने अधिकारी

- जिल्ला समन्वय अधिकारी मातहतबाट भएको निर्णयको जिल्ला समन्वय अधिकारी,
- जिल्ला समन्वय अधिकारीबाट भएको निर्णयको जिल्ला समन्वय समिति प्रमुख,
- सूचना अधिकारीको निर्णय उपर परेको उजुरी जिल्ला समन्वय अधिकारी,
- दैनिक सेवा प्रवाह तथा कर्मचारीको कार्य व्यवहारबारे गुनासो सम्बन्धी उचित सम्बोधन गर्ने जिल्ला समन्वय अधिकारी ।

९. सम्पादन गरिएका कामको विवरण (२०८० माघ देखी चैत्र मसान्तसम्म)

माघ

- जिल्ला समन्वय समितिको बैठक १ पटक (मिति २०८०/१०/२४)
महत्वपूर्ण निर्णयहरू:-
- यस समितिको वार्षिक कार्यक्रम अन्तर्गत रहेको मोरङ जिल्लाका स्थानीय तहहरूको वार्षिक समिक्षा कार्यक्रम मिति २०८०/११/०९ र १३ मा क्रमशः सुन्दरहरैँचा नगरपालिका र धनपालथान गाउँपालिकामा गर्ने,
- मोरङ जिल्लाका स्थानीय तहहरूको संस्थागत क्षमता स्व:मूल्याङ्कन (LISA) र स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कन (FRA) को नतिजा प्रकाशन सम्बन्धमा यस समितिको कार्यालयबाट दिईएका सुझावहरू समावेश गरी नेपाल सरकारबाट स्वीकृत कार्यविधि अनुसार तोकिएको समयभित्र नतिजा प्रकाशन गर्न सबै स्थानीय तहहरूमा पत्राचार गर्ने,

- मोरङ जिल्लाका स्थानीय तहहरूलाई आ.व. २०८०/०८१ को लागि आफ्नो स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने खोलाहरूबाट के कति परिमाणमा नदिजन्य पदार्थ उत्खनन् तथा संकलन गर्ने गरी संक्षिप्त वातावरणीय अध्ययन (IEE) भएको र सो अनुसार नै ठेक्का बन्दोवस्त गरिएको हो होईन साथै हालसम्म कति परिमाणमा उत्खनन संकलन भईसकेको छ भन्ने विषयमा विवरण माग गरियो । (मिति २०८०/१०/२८)

फाल्गुन

जिल्ला समन्वय समितिको बैठक १ पटक (मिति २०८०/११/२०)

महत्त्वपूर्ण निर्णय:-

मिति २०८०/११/०९ र ११ मा मोरङ जिल्लाका स्थानीय तहहरूको वार्षिक समिक्षा, समन्वय तथा असल अभ्यास आदान-प्रदान कार्यक्रम सम्पन्न गरियो । तत् सम्बन्धमा नतिजाको आधारमा देहायका सुझावहरू दिने निर्णय गरियो:-

- आवधिक योजना MTEF निर्माण र कार्यान्वयन गर्ने,
- दिगो विकास लक्ष्यको स्थानीयकरण तथा नेपाल सरकारले तोके अनुसार बजेट कोडिड गर्ने तथा स्थानीय तहको निर्देशक समिति तथा कार्यान्वयन समिति गठन गर्ने,
- जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धी कार्यक्रम गर्ने,
- जनप्रतिनिधि र कर्मचारीलाई निर्णय तथा नतिजामा उत्तरदायी बनाउने गरी नीतिगत र कार्यक्रमगत व्यवस्था गर्ने,
- बजेट निर्माण, खर्च तथा लेखापरिक्षण सहितका कार्यलाई कानूनको परिपालनाद्वारा वस्तुगत, पारदर्शी तथा नतिजामूलक बनाउने,
- समावेशीकरण सम्बन्धी नीतिगत आधार तयार गरी सबै वर्ग क्षेत्रको बजेट निर्माण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन कार्यमा अर्थपूर्ण सहभागित सुनिश्चित गर्ने,
- समिक्षा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति न्यून देखिदा आगामी दिनमा सहभागिता हुने व्यवस्था गर्ने ।

समन्वय तथा सहजीकरण

- UNICEF को सहयोगमा मोरङ जिल्ला अन्तर्गतका स्थानीय तहहरूमा जोखिम अवस्थामा रहेका एवं लैङ्गिक हिंसाबाट पिडित भएका बालबालिकाको संरक्षणको लागि विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई लक्षित गरि १ वर्षे Strengthening Child Helplines (1098) for Prevention of response to child protection and GBV issues and operationalizing effective referrals नामको परियोजना संचालन गर्ने माग भएको हुदा प्रभावकारी ढंगका साथ कार्य गर्न सिविन नेपाल, कोशी प्रदेश कार्यालय, विराटनगर, मोरङलाई सहमति प्रदान गरिएको (मिति २०८०/११/०२)



- १४ औं राष्ट्रपति रनिड शिल्ड प्रतियोगिताका जिल्ला स्तरीय कार्यक्रम संचालन सम्बन्धमा जिल्ला समन्वय समिति प्रमुख श्री अजम्बर राईज्यूको अध्यक्षतामा मोरङ जिल्ला खेलकुद विकास समिति सहित बसेको बैठकको निर्णय कार्यान्वयनका लागि स्थानीय तह सबैलाई पत्राचार गरियो (मिति २०८०/११/०६)

चैत्र

- जिल्ला समन्वय समितिको बैठक १ पटक (मिति २०८०/१२/२५)

मुख्य मुख्य निर्णयहरू:-

सूचना अधिकारी र प्रमुखको नाम, पद र सम्पर्क नं.

क) कार्यालय प्रमुख: नि. जिल्ला समन्वय अधिकारी श्री हरिप्रसाद भट्टराई - मो.नं. ९८५२०६६२२२

ख) सूचना अधिकारी:- नायव सुब्बा श्री चन्द्रकला खनाल - मो.नं. ९८५२०८१०३८

- मो.नं. ९८४२५५३३१३

११. ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची

- स्थानीय सरकार संचालन ऐन, २०७४
- जि.स.स. मौज्जात कोष संचालन निर्देशिका, २०७५
- जिल्ला सभा ऐन, २०७५
- जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५
- विपद् व्यवस्थापन ऐन, २०७५
- जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५
- सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४
- भ्रमण खर्च नियमावली, २०६४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४



- भ्रष्टाचार निवारण ऐन, २०५९
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली, २०७७
- ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७
- निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०
- संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७
- वातावरण संरक्षण ऐन, २०७६

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी विवरण

२०८० चैत्र मसान्तसम्मको आय र व्यय विवरण:-

क) जि.स.स.को आफ्नो स्वः आर्जन तर्फ:-

आम्दानी (सटर/पसल भाडा, हल भाडा वापत) संकलित

सि.नं.	आम्दानी शीर्षक नं.	कार्यक्रमको नाम	लक्ष्य आम्दानी रकम रु.	चैत्र मसान्तसम्म प्रगति रकम रु.	कैफियत
१.	PRG-004	विविध	-	२,४४,७५०.६५	
२.	PRG-0061	कर्मचारी कल्याण कोष	-	१८,४२,७१८.६५	

खर्च विवरण(जि.स.स. अनुदान)

सि.नं.	बजेट उपशीर्षक नं.	कार्यक्रमको नाम	बजेट रकम	चैत्र मसान्तसम्म खर्च	चैत्र मसान्तसम्म प्रगति प्रतिशत	कैफियत
१.	३६५०० १०५३	सरकारी निकाय, समिति एवं बोर्डहरुलाई सःशर्त	१,४३,२८,०००/-	९५,६०,७१०.२२	६७%	

		चालु अनुदान				
--	--	-------------	--	--	--	--

१३. तोकिए बमोजिमका अन्य विवरण:

- नेपाल सरकार र सम्बन्धित मन्त्रालय र विभागबाट प्राप्त परिपत्र, निर्देशन बमोजिमका कार्यहरू,
- विभिन्न समिति, उप-समितिका विभिन्न कार्यक्रमहरूमा तोकिए बमोजिम अध्यक्षता एवं प्रतिनिधित्व ।

१४. अघिल्लो आ.व. मा संचालित कार्यक्रमहरू:

- समिक्षा, समन्वय तथा असल अभ्यास आदान-प्रदान कार्यक्रम
- स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन तथा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन अभिमुखीकरण तथा समन्वय र सहजीकरण
- मोरङ जिल्लाका स्थानीय तहहरूका उपाध्यक्ष तथा उप-प्रमुखज्यूहरूसंग अनुगमन तथा समन्वय सम्बन्धी अन्तर्क्रिया कार्यक्रम
- जिल्ला समन्वय समिति मौज्जात कोषबाट सञ्चालित योजनाहरूको अनुगमन तथा समन्वय र सहजीकरणका कार्यहरू ।

१५. कार्यालयको वेबसाईट, ईमेल ठेगाना तथा सामाजिक सञ्जाल:

यस कार्यालय वेबसाईट www.ddcmorang.gov.np

ईमेल ठेगाना ddcmorang@gmail.com

फेसबुक पेज www.facebook.com/Dccmorang



१६. सूचना प्रयोजनले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं सम्झौता सम्बन्धी विवरण:

यो अवधिमा कुनै प्रकारको सहायता, ऋण, अनुदान एवं सम्झौता नभएको ।

१७. जिल्ला समन्वय समिति मोरङले संचालन गरेको कार्यक्रम र सोको प्रतिवेदन :

- प्रत्येक महिना जि.स.स. पदाधिकारीहरूको नियमित बैठक बस्ने र समिक्षा हुने गरेको र आवश्यकता अनुसार समय-समयमा बैठक बस्ने गरेको,
- स्वास्थ्य, शिक्षा, कृषि, मानव अधिकार र वातावरण सम्बन्धी विषयगत कार्यालयको समिक्षात्मक बैठक तथा गोष्ठी संचालन गरेको ।

१८. जिल्ला समन्वय समिति, मोरङले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली:

यस कार्यालयको सूचना हालसम्म वर्गिकरण नगरिएको ।

१९. जिल्ला समन्वय समिति, मोरङमा परेका सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय:

सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ बमोजिम यस चौथो त्रैमासिकमा विभिन्न व्यक्तिहरूबाट मौखिक रूपमा सूचना माग गरे बमोजिम सूचनाहरू उपलब्ध गराइयो । लिखित रूपमा कुनैपनि सूचना माग नगरिएको ।

२०. जिल्ला समन्वय समिति, मोरङका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भए सोको विवरण:

जिल्ला समन्वय समितिका सबै गतिविधिहरू वेबसाईट, कार्यालयको फेसबुक र सूचना बोर्डमा नियमित रूपमा अद्यावधिक गरी सूचना प्रवाह गर्ने गरिएको छ ।

अनुसूचि: १

जिल्ला समन्वय समिति मोरङका पदाधिकारीज्यूहरूको सम्पर्क नम्बर सहितको विवरण

क्र सं	नाम,थर	पद	सम्पर्क नम्बर
१.	अजम्बर राई	जि.स.स. प्रमुख	९८४२०५६९२०
२.	उषा झा	जि.स.स. उप-प्रमुख	९८४२०२६९३८
३.	हरिमाया विश्वकर्मा	महिला सदस्य	९८४२२२८४५९
४.	उमा नेपाली	महिला सदस्य	९८४२२००४७२
५.	उर्वशी कुमारी थारू	महिला सदस्य	९८९०४०५६०८
६.	तुलसी प्रसाद घिमिरे	सदस्य	९८४२९९६४६७
७.	मित्र प्रसाद ढकाल	सदस्य	९८५२०२३६२९
८.	देवमणि कटुवाल	सदस्य	९८४२०९३३२२
९.	चन्द्र कुमार सरदार	सदस्य	९८९५९०२५३७

अनुसूचि:२

जिल्ला समन्वय समिति मोरङबाट सम्पादित मुख्य मुख्य क्रियाकलापहरुका केही झलकहरु:

१. मोरङ जिल्लाका स्थानीय तहहरुको वार्षिक समिक्षा, समन्वय तथा असल अभ्यास आदान-प्रदान कार्यक्रम







